



## स्थानीय राजपत्र

कालिञ्चोक गाउँपालिकाद्वारा प्रकाशित		
खण्ड १	संख्या ५	मिति: २०७५/०३/१०
भाग २		
कालिञ्चोक गाउँपालिका		
नेपालको संविधान धारा २१५ बमोजिमको गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।		
सम्बत २०७५ सालको ऐन संख्या ...		

### सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५

#### प्रस्तावना:

कालिञ्चोक गाउँपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारले स्विकृत गरेको कर्मचारी दरबन्दीको अधिनमा रही प्राविधिक कर्मचारीको रिक्त पदमा करार सम्भौताका सेवा करारमा कर्मचारी लिने कार्यलाई थप व्यवस्थित गर्नका निमित्त,

कालिञ्चोक गाउँपालिकाको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी कालिञ्चोक गाउँ कार्यपालिकाको मिति २०७५ .....को बैठकले यो कार्यविधि स्विकृत गरेको छ ।

#### १. संक्षिप्त नाम र प्रारम्भ:

(क) यस कार्यविधिको नाम “सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि २०७५” रहको छ ।

(ख) यो कार्यविधि कालिञ्चोक गाउँ कार्यपालिकाको बैठकबाट पारित भएको मितिबाट प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

क) “अध्यक्ष” भन्नाले क्रमशः गाउँपालिकाको अध्यक्ष सम्भन्नु पर्दछ ।

- ख) “ऐन” भन्नाले “स्थानीय सरकार संचालन ऐन, २०७४” सम्भन्नु पर्दछ ।
- ग) “कार्यविधि” भन्नाले “सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५” सम्भन्नु पर्दछ ।
- घ) “कार्यालय” भन्नाले गाउँकार्यपालिकाको कार्यालय सम्भन्नु पर्दछ ।
- ङ) “प्राविधिक कर्मचारी” भन्नाले दफा ३(२) बमोजिम प्राविधिक सेवा उपलब्ध गराउने गरी व्यवस्था भएका कर्मचारी सम्भन्नु पर्दछ ।
- च) “समिति” भन्नाले दफा ५ बमोजिम गठित अन्तर्वार्ता तथा सूचिकरण समिति सम्भन्नु पर्दछ ।

### ३. कार्यविधि लागू हुने क्षेत्र र सेवा:

- ३.१) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (७) तथा स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्थाको दफा १४ (४) बमोजिम प्राविधिक कर्मचारी करारमा राख्ने प्रयोजनको लागि यो कार्यविधि स्विकृत गरी लागू गरिएको छ ।
- ३.२) कार्यालयले देहायको सेवासँग सम्बन्धित प्राविधिक कर्मचारी यस कार्यविधि बमोजिम अवधि तोकरी करारमा राख्न सक्नेछ :
- क) इञ्जिनियरिङ्ग सेवासँग सम्बन्धित
- ख) कृषि सेवासँग सम्बन्धित
- ग) पशु सेवासँग सम्बन्धित
- घ) वन सेवासँग सम्बन्धित
- ङ) स्वास्थ्य सेवासँग सम्बन्धित
- च) अन्य कुनै प्राविधिक सेवासँग सम्बन्धित

४. **छनौट सम्बन्धि व्यवस्था:** दफा ३ बमोजिमका प्राविधिक कर्मचारी कार्यालयले करारमा राख्ने प्रयोजनको लागि सूचिकरण तथा छनौट सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछ :

- ४.१) प्राविधिक कर्मचारीको अनुसूची-१ बमोजिम स्विकृत कार्य विवरण बमोजिम पद वा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक, सेवा शर्त समेत तोकरी सम्बन्धित कार्यालयको सूचनापाटी, वेबसाईट तथा अन्य कुनै सार्वजनिक स्थलमा अनुसूची-२ बमोजिमको ढाँचामा कम्तीमा १५ (पन्ध्र) दिनको सूचना प्रकाशन गर्नुपर्नेछ ।
- ४.२) आवेदन फारामको नमूना अनुसूची-३ बमोजिम हुनेछ । आवेदन दस्तुर गाउँ कार्यपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।
- ४.३) उपदफा (४.२) बमोजिम पर्न आएका आवेदनहरु देहायको आधारमा दफा ५ को समितिले मूल्यांकन गरी सूचिकृत गर्नु पर्नेछ :

क) शैक्षिक योग्यता वापत-

अ) अंक अंकित स्तर निर्धारण पद्धति-६० ( साठी) अंक

विशिष्ट श्रेणी वापत ६०, प्रथम श्रेणी वापत ५५, द्वितीय श्रेणी वापत ५०, तृतीय श्रेणी वापत ४५  
, (त्रिभुवन विश्वविद्यालयको अंक गणनाका आधारमा)

आ) अक्षर अंकित स्तर निर्धारण पद्धति ६०(साठी) अंक

Cumulative Grading Point ( ३.५ देखी ४.० सम्म), ६०

Cumulative Grading Point ( ३.० देखी ३.५ भन्दा कम), ५५

Cumulative Grading Point (२.५ देखी ३.० भन्दा कम ),५०

Cumulative Grading Point ( २.५ भन्दा कम), ४५

ख) कार्य अनुभव वापत-१० (दश) अंक ( प्रति वर्ष २ अंकको दरले, प्रमाणित विवरण संलग्न भएको हुनुपर्ने ) ।

ग) स्थानीय बासिन्दालाई देहाय बमोजिम-१० (दश) अंक

१.सम्बन्धित गाउँपालिकाको बासिन्दा भएमा-१०(दश) अंक

२. सम्बन्धित जिल्लाको बासिन्दा भएमा -५ (पाँच) अंक

३. अन्य-३ (तीन) अंक

घ) अन्तर्वार्ता अधिकतम् २० अंक-यस अनुसार अंक प्रदान गर्दा न्यूनतम ८ (आठ) र अधिकतम १४ (चौध) को सीमा भित्र रही प्रदान गर्नु पर्नेछ ।

४.४) उपदफा (४.१) बमोजिम आवेदन माग गर्दा प्राविधिक कार्य ( ईञ्जिनियरिङ, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईलेन्स) प्राप्त गरेका व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

५) अन्तर्वार्ता र सूचिकरण समिति: माग पद संख्याका आधारमा कार्यविधिको दफा (४)को उपदफा ( ३.३) बमोजिम उच्चतम अंक प्राप्त गरेका उम्मेदवारलाई प्रारम्भिक छनौट गर्न र अन्तर्वार्ता समेत लिई सूचिकरणको सिफारिस गर्न देहायको अन्तर्वार्ता तथा सूचिकरण समिति रहनेछ:

क) प्रमुख प्रशासकिय अधिकृत-संयोजक

ख) अध्यक्षले तोकेको विषय विज्ञको रूपमा सरकारी सेवाको अधिकृत स्तरको कर्मचारी-सदस्य

ग) गाउँपालिकाको विषयगत शाखा प्रमुख-सदस्य

## ६) सूचिकरणको विवरण प्रकाशन गर्ने:

- ६.१) दफा ४ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरु दफा ५ बमोजिमको समितिको सिफारिसको आधारमा कार्यालयले उम्मेदवारहरुको रोल नम्बर, नाम थर, ठेगाना, काम गर्न तोकिएको शाखा आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार सूचिकरणको विवरण प्रकाशन गर्नेछ ।
- ६.२) उपदफा (६.१) बमोजिम सूचिकरण प्रकाशन गर्दा पद संख्या भन्दा दोब्बर संख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ र सिफारिस भएका उम्मेदवारहरुको सूची सूचना पाटीमा समेत टाँस गर्नु पर्नेछ ।  
तर, आवेदन नै कम परेको अवस्थामा कम उम्मेदवार सूचिकरण गर्न सकिनेछ ।
- ६.३) उपदफा (६.१) बमोजिमको योग्यता क्रममा रहेका उम्मेदवारलाई छिटो सञ्चार माध्यमबाट जानकारी गराई सोको अभिलेख समेत राख्नुपर्नेछ ।

## ७) करार गर्ने:

- १) कार्यालयले सूचिकृत गरेका मुख्य उम्मेदवारलाई ७ (सात) दिनको म्याद दिई करार गर्न सूचना दिनु पर्नेछ ।
- २) उपदफा (१) बमोजिमको अवधि भित्र करार सम्भौता गर्न आउने सूचिकृत उम्मेदवारसँग कार्यालयले अनुसूची-१ बमोजिमको कार्य-विवरण सहित अनुसूची -४ बमोजिमको ढाँचामा करार गर्नु पर्नेछ । उक्त अवधि भित्र सम्पर्क राख्न नआएमा क्रमशः वैकल्पिक उम्मेदवारलाई सूचना दिई करार गर्न सकिनेछ ।
- ३) उपदफा (२) बमोजिम करार गरे पश्चात अनुसूची-५ बमोजिमको पत्र कार्यालयले प्राविधिक कर्मचारीलाई दिनु पर्नेछ ।
- ४) उपदफा (२) बमोजिम कार्यालयले कार्यविवरण दिँदा विषयगत शाखा तोकिएको काममा लगाउनु पर्नेछ ।
- ५) यस कार्यविधि बमोजिम करार गर्दा सामान्यतः आर्थिक वर्षको श्रावण १(एक) देखी अर्को वर्षको असा मसान्त सम्मका लागि मात्र करार गर्नुपर्नेछ । तर उक्त पदले गर्नुपर्ने काम समाप्त भएमा वा पर्याप्त नभएमा वा कार्य प्रारम्भ नै नभएको अवस्थामा स्थानीय तहले कामको बोझ र अवधि हेरी करारको अवधि घटाउन सक्नेछ ।
- ६) उपदफा (५) बमोजिम एक आर्थिक वर्षको निमित्त सेवा करारमा लिएको व्यक्तिलाई पुनः अर्को वर्षको लागि सेवा करारमा लिनु परेमा पुनः परिक्षण, छनौट र शुरु करार सरह मानि सम्भौता गरिनेछ ।
- ७) प्राविधिक कर्मचारीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा १(एक) महिना अगाडी कार्यालयमा लिखित रुपमा जानकारी गराउनु पर्नेछ । यसरी जानकारी नगराई करार अन्त गरी काम छोडेमा त्यस्तो व्यक्तिलाई पुनः करारमा काम गर्ने अवसर दिईने छैन ।

८) यस दफा विपरितको अवधि उल्लेख गरी वार करारमा उल्लेख भए भन्दा बढी रकम भुक्तानी दिएमा त्यसरी अवधि उल्लेख गर्ने वा रकम भुक्तानी गर्ने कर्मचारीको तलब भत्ताबाट कट्टा गरी असुल उपर गरी विभागीय कारवाही समेत गरिनेछ ।

#### ८. कार्य शर्त, पारिश्रमिक, अवधि र बिदा:

- १) यस कार्यविधि बमोजिम सेवा करार सम्झौता गरिएका प्राविधिक कर्मचारीको मासिक पारिश्रमिक सम्बन्धित तह वा पदको शुरु तलब स्केलमान बढ्ने गरी करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । स्थानीय भत्ता पाउने स्थानमा नेपाल सरकारको दररेट बमोजिम करारमा उल्लेख भए अनुसार स्थानीय भत्ता उपलब्ध गराउन सकिनेछ ।
- २) कार्यालयले कार्यविवरणमा उल्लेख भए बमोजिम प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदनका आधारमा कार्य सम्पादन अनुसार करारमा उल्लेख गरी भ्रमण भत्ता वा फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ । तर करार सम्झौतामा उल्लेख नगरिएको भ्रमण भत्ता, फिल्ड भत्ता वा अन्य भत्ता उपलब्ध गराउन सकिने छैन ।
- ३) कार्यालयले करारका प्राविधिक कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दा अनुसूची-६ बमोजिमको ढाँचामा निजले महिनाभरी गरेको कामको विवरण (Time Sheet) सहितको प्रतिवेदन तयार गर्न लगाई आवश्यकतानुसार सम्बन्धित विषयगत शाखाको सिफारिस प्राप्त गरी प्रशासन शाखा प्रमुख मार्फत कार्यालय प्रमुख मार्फत कार्यालय प्रमुखले प्रमाणित गरेपश्चात मात्र भुक्तानी गर्नुपर्नेछ ।
- ४) यस कार्यविधि बमोजिम प्राविधिक कर्मचारीले करारमा काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि कुनैपनि दाबी गर्न पाउने छैन ।
- ५) उपदफा (१) बमोजिम करार गर्दा काम गर्दा शुरु गर्ने मिति र अन्त्य गर्ने मिति समेत उल्लेख गर्नुपर्नेछ । तर त्यस्तो करारको अवधि एक वर्षमा ३(तीन) पटक सम्म नविकरण गर्न सक्ने गरी वा एकै पटकमा गरेको खण्डमा समेत १(एक) वर्षभन्दा बढी हुने छैन ।
- ६) सेवा करार गरिएका कर्मचारीहरूलाई सार्वजनिक बिदा बाहेक १(एक) दिनसम्म तलवी बिदा उपलब्ध गराउन सकिनेछ । कार्यालयको लागि आवश्यक परेको खण्डमा बिदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ । यसरी सार्वजनिक बिदाको दिनमा कार्यालयमा काम लगाए बापत मासिक करार रकमको दामासाहीले पाउने रकम दोस्रो पक्षलाई दिइनेछ । दायित्व सार्न नसकिने प्रकृतिका विषयमा निर्णय भए बमोजिम तलवी बिदा दिन सकिनेछ ।

#### ९. करारको समाप्ति:

- १) यस कार्यविधि बमोजिम करार गरिएको पद वा दरबन्दीमा नेपालको संविधान बमोजिम कुनै कर्मचारी समायोजन भई आएमा उक्त कर्मचारी कार्यालयमा हाजिर भएको दिन देखि त्यस्तो व्यक्तिको करा स्वतः अन्त्य हुनेछ ।

- २) करार सम्भौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनि कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिस गरेमा अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतले तोकेको अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा एक समिति गठन गरी सात दिन भित्र आवश्यक छानविन गर्न लगाई एक पटक सम्म सफाइको मौका दिई सो समितिको सिफारिसमा कार्यालयले जुनसुकै अवस्थामा सेवा करारबाट हटाउन सक्नेछ ।
१०. **विविध:** यस कार्यविधिको कार्यान्वयनको क्रममा थप व्यवस्था गर्नुपरेमा यस कार्यविधि तथा प्रचलित कानूनसँग नबाझिने गरी गाउँ कार्यपालिकाले आवश्यक निर्णय गर्न सक्नेछ ।
११. **खारेजी र बचाउ:** यस कार्यविधि जारी हुनुभन्दा अगाडी नियुक्त भएका प्राविधिक कर्मचारी यसै कार्यविधि बमोजिम नियुक्त भएको मानिनेछ ।

अनुसूची-१

(दफा ४.१ सँग सम्बन्धित कार्यविवरणको ढाँचा)

कालिञ्चोक गाउँ कार्यपालिकाको कार्यालय

सुनखानी, दोलखा

प्रदेश नं. ३, नेपाल

कार्यविवरणको नमुना:

प्राविधिक कर्मचारीको पदनाम:

काम गर्नुपर्ने स्थान:

प्राविधिक कर्मचारीको नाम:

सुपरिवेक्षक:

प्रतिवेदन पेश गर्नुपर्ने अधिकारी:

कार्य विवरण:

१.

२.

३.

४.

अनुसूची-२

(दफा ४.१ सँग सम्बन्धित आवेदनको ढाँचा)

कालिञ्चोक गाउँ कार्यपालिकाको कार्यालय

सुनखानी, दोलखा

प्रदेश नं. ३, नेपाल

सेवा करारमा जनशक्ति लिने सम्बन्धि सूचना

(सूचना प्रकाशित मिति: .....)

कालिञ्चोक गाउँपालिकाको लागि .....( विषयगत शाखा) मा रहने गरी .....(पद) को रूपमा देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दिनको २.०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । सम्बन्धित फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण गाउँ कार्यपालिकाको कार्यालय वा वेबसाइट [www.kalinchowkmun.gov.np](http://www.kalinchowkmun.gov.np) बाट उपलब्ध हुनेछ ।

पदनाम	संख्या

२. **शैक्षिक योग्यता र अनुभव:** सम्बन्धित पदको लागि शैक्षिक योग्यता र अनुभव सम्बन्धि व्यवस्था नेपाल सरकार, लोकसेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

३.दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल सरकारको कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयमले हस्ताक्षर गरी प्रमाणित गरेको हुनु पर्नेछ ।

अनुसूची-३

(दफा ४.२ सँग सम्बन्धित दरखास्त फारामको ढाँचा)

कालिञ्चोक गाउँ कार्यपालिकाको कार्यालय

सुनखानी, दोलखा

प्रदेश नं. ३, नेपाल

सेवा करारको लागि दरखास्त फाराम

हालसालै खिचेको  
पासपोर्ट साईजको फुटे  
मुखाकृति देखिने फोटो  
यहाँ टास्ने र फोटो  
फाराममा पर्ने गरी  
उम्मेदवारले दस्तखत  
गर्नुपर्ने

फाराम नं.....

उम्मेदवारले दरखास्त दिएको पदको नाम :.....

विज्ञापन नं. : .....

क) बैयक्तिक विवरण

	नामथर	(देवनागरीमा)	
		(अंग्रेजी ठूलो अक्षरमा)	लिङ्ग:
	नागरिकता नं.:		जारी गर्ने जिल्ला:
स्थायी ठेगाना	क) जिल्ला:	ख) न.पा/गा.पा:	ग) वडा:
	घ) टोल:	ड) मार्ग/घर नं.:	च) सम्पर्क नं.:
पत्राचार गर्ने ठेगाना			इमेल:
जन्म मिति:-(वि.सं.मा)		(ई.सं.)	हालको उमेर: वर्ष महिना
बाबुको नाम, थर:			
बाजेको नाम, थर:			
पति/पत्नीको नाम, थर:			

ख) शैक्षिक योग्यता/तालिम(दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने)

आवश्यक न्यूनतम योग्यता	विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था	शैक्षिक उपाधि/तालिम	संकाय	श्रेणी/प्रतिशत	मुल विषय
शैक्षिक योग्यता					
तालिम					

ग) अनुभव सम्बन्धि विवरण:

कार्यालय	पद	सेवा/समूह /उपसमूह	श्रेणी/तह	स्थायी/अस्थायी/करार	अवधि	
					देखी	सम्म

--	--	--	--	--	--	--

मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनि प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समय भन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्वसूचना दिई कार्यालयमा निवेदन दिनेछु ।

उम्मेदवारको ल्याप्चे सहीछाप		उम्मेदवारको दस्तखत:
दायाँ	बायाँ	
		मिति:
कार्यालयले भने:		
रसिद/भौचर नं.:	रोल नं.:	
दरखास्त अस्वीकृत भए सो को कारण:		
<u>दरखास्त रुजु गर्नेको</u>		<u>दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको</u>
नाम :		दस्तखत:
दस्तखत:		मिति:
मिति:		

**द्रष्टव्य:** दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्न लिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नुपर्नेछ । (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (ईञ्जिनियरिङ, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स) को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदी ।

## अनुसूची-४

(दफा ७.१ सँग सम्बन्धित करार सम्झौताको ढाँचा)

### करार सम्झौता

कालिञ्चोक गाउँ कार्यपालिकाको कार्यालय, (यसपछि पहिलो पक्ष भनिएको) र  
.....जिल्ला,.....नगरपालिका/गाउँपालिका, वडा नं.....बस्ने  
श्री.....को नाती/नातिनी श्री.....को छोरा/छोरी (यसपछि दोस्रो पक्ष  
भनिएको) वर्ष.....को श्री.....का बीच कालिञ्चोक गाउँ कार्यपालिकाको  
कार्यालयको.....(ईञ्जिनियर) पदको कामकाज गर्न गराउन मिति २०७  
/...../.....को निर्णयानुसार देहायका कार्य/शर्तको अधिनमा रहि दोस्रो पक्षले पहिलो पक्षलाई  
सेवा उपलब्ध गराउन मन्जुर भएकाले यो करारको संझौता गरी एक/एक प्रति आपसमा बुझि लियौं दियौं :

१. **कामकाज सम्बन्धमा** : दोस्रो पक्षले आफुलाई तोकिएको संलग्न कार्य विवरण अनुसारको कार्य पहिलो पक्षले तोकेको समय र स्थानमा उपस्थित भई गर्नु पर्नेछ र आवश्यकतानुसार थप काम गर्नु पर्नेछ ।
२. **काम गर्नु पर्ने स्थान** : .....
३. **करारमा काम गरे बापत पाँउने पारिश्रमिक** : प्रत्येक महिना व्यतित भएपछि, पहिलो पक्षले दोस्रो पक्षलाई मासिक रूपमा रु. ....(अक्षरेपी रु. ....पारिश्रमिक उपलब्ध गराउनेछ ।
४. **आचरणको पालना**: दोस्रो पक्षले ...गाउँपालिकाको प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा अनुशासन सम्बन्धी व्यवस्थाहरू पालना गर्नु पर्नेछ ।
५. **विदा**: दोस्रो पक्षलाई सार्वजनिक विदा बाहेक अन्य कुनै पनि किसिमको विदा उपलब्ध हुने छैन । साथै कार्यालयको लागि आवश्यक परेको खण्डमा विदाको दिनमा पनि सेवा उपलब्ध गराउनु पर्नेछ । यसरी सार्वजनिक विदाको दिनमा कार्यालयमा काम लगाए बापत मासिक करार रकमको दामासाहीले रकम दोस्रो पक्षलाई दिईनेछ ।
६. **कार्यालय सम्पत्तिको सुरक्षा**: दोस्रो पक्षले कार्यालयको चल अचल सम्पत्तिको नोक्सानी वा हिनामिना गरेमा सो को क्षतिपूर्ति वा हानी नोक्सानीको बिगो दोस्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नेछ ।
७. **गोप्यता**: दोस्रो पक्षले कार्यालयको कागजपत्र, जिन्सी सामान एवं गोप्य कुरा वा कागजात कुनै अनधिकृत व्यक्ति वा देशलाई उपलब्ध गराएको प्रमाणित भएमा दोस्रो पक्षलाई करारबाट हटाई सोबाट भएको हानी नोक्सानीको क्षतिपूर्ति दोस्रो पक्षबाट भराईनेछ र कालो सूचीमा समेत राखिनेछ ।
८. **करार अवधि**: यो करार २०७... ।.....।.....देखि लागु भई २०७.....असार १५ सम्मको लागि हुनेछ ।
९. **कार्यसम्पादन मूल्यांकन**: पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्यांकन गर्ने र सो मूल्यांकन गर्दा सालवसाली निरन्तरता दिन उपयुक्त देखिएमा कार्यविधिको दफा ९ बमोजिम करार निश्चित अवधिको लागि थप हुन सक्नेछ ।
१०. **पारिश्रमिक कट्टी र करार सेवाको शर्तको अन्त्य**: दोस्रो पक्षले पहिलो पक्षलाई लगातार ७ ९सात० दिन भन्दा बढी उक्त सेवा उपलब्ध नगराएमा, सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहीले कट्टा गरिनेछ र सो भन्दा बढी सेवा नगरेमा स्वतः यो संझौता पहिलो पक्षले रद्द

गरी अर्को ब्यवस्था गर्न बाधा पर्ने छैन । दोश्रो पक्षले शारिरीक रूपमा अस्वस्थ भई वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा वा काम सन्तोषजनक नभएमा वा आचरण सम्बन्धी कुराहरु बराबर उल्लघन गरेमा दोश्रो पक्षसंगको संझौता रद्द गर्न सक्नेछ र निजको सट्टा अर्को व्यक्ति करारमा राखि काम लगाउन बाधा पर्ने छैन ।

११. **दावी नपुग्ने:** दोश्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनाका लागि दाबी गर्न पाउने छैन/गर्ने छैन ।

१२. **प्रचलित कानून लागू हुने:** यस संझौतामा उल्लेख नभएको कुरा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

**गाउँपालिकाको तर्फबाट :**

हस्ताक्षर :

नाम :

पद :

कार्यालयको छाप:

**दोस्रो पक्ष (करार गर्ने व्यक्ति):**

हस्ताक्षर :

नाम :

ठेगाना :

अनुसूची-५

(दफा ७.२ सँग सम्बन्धित करार सूचनापत्रको ढाँचा)

कालिञ्चोक गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
सुनखानी, दोलखा  
प्रदेश नं. ३, नेपाल

च.नं.

मिति:

प.सं.

श्री.....

ठेगाना.....

**विषय: सेवा करार सम्झौता सम्बन्धमा ।**

तपाईंलाई मिति २०७५/.../...को निर्णयानुसार सूचिकरण गरिए बमोजिम .....( पदको नाम वा काम) का लागि यसैसाथ संलग्न सेवा करार ( सम्झौता) बमोजिम मिति २०७५/.../...देखी २०७५/.../...सम्म सेवा करारमा राखिएको हुँदा संलग्न कार्यशर्त अनुरूप आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप गर्नुहुन जानकारी गराइन्छ ।

साथै आफ्नो काम, कर्तव्य पालना गर्दा यस गाउँपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता र आचरणको समेत परिपालना हुन जानकारी गराइन्छ ।

.....  
प्रमुख प्रशासकिय  
अधिकृत

**बोधार्थ**

श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिरी/तहभ कजभभत सहितको प्रतिवेदनका आधारमा सेवा करार सम्झौता बमोजिमको रकम मासिक रुपमा उपलब्ध गराउनुहुन ।

श्री सामान्य प्रशासन शाखा: हाजिरीको व्यवस्था हुन ।

श्री.....नं. वडा कार्यालय,.....।

अनुसूची-६

(दफा ८.३ सँग सम्बन्धित महिनाभरी गरेको कामको विवरण सहितको दैनिक हाजिरी रेकर्ड तथा कार्य विवरण फारामको ढाँचा)

कालिञ्चोक गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

सुनखानी, दोलखा

प्रदेश नं. ३, नेपाल

दैनिक हाजिरी रेकर्ड तथा कार्यविवरण फाराम

प्राविधिकको नाम:

स्थायी ठेगाना:

सेवाको प्रकार:

पद:

श्रेणी:

दर्जा:

सम्पर्क नं.:

साल:

महिना

कार्यक्षेत्र:

गते	गरेको कामको संक्षिप्त विवरण	लाभग्राहीको विवरण	हस्ताक्षर	कैफियत
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				
११				
१२				
१३				
१४				
१५				
१६				
१७				

१८				
१९				
२०				
२१				
२२				
२३				
२४				
२५				
२६				
२७				
२८				
२९				
३०				
३१				
३२				

उपरोक्त बमोजिम काम गरेको साँचो हो भनि सिफारिस गर्ने-पेश गर्नेको

नाम, थर:

पद नाम:

हस्ताक्षर:

मिति:

प्रमाणित गर्ने कार्यालय प्रमुखको / प्रशासन शाखा प्रमुखको

नाम, थर:

पद नाम:

हस्ताक्षर:

मिति:

प्रमाणिकरण मिति: २०७५ / .. / ..

आज्ञाले  
बालकृष्ण हुमागाई  
प्रमुख प्रशासकिय  
अधिकृत